



# बलजफती तथा बाल विवाह

## अष्ट्रेलियामा कसैलाई बलजफती विवाह गर्न लगाउनु गम्भीर अपराध हो।

अष्ट्रेलियामा मानिसहरूलाई आफ्नो विवाह गर्न रोज्ने तथा कोसँग गर्ने छान्ने स्वतन्त्रता छ। सामान्यतया, कुनै व्यक्ति कानूनी रूपमा विवाहित हुन उसको उमेर 18 वर्ष नाघेको हुनुपर्छ। केही परिस्थितिमा 16 वर्षको उमेर नाघिसकेका व्यक्तिले 18 वर्ष नाघेको व्यक्तिसँग विवाह गर्न पाउँछन्, तर यसका लागि अदालतको आदेश चाहिन्छ।

कसैलाई बाध्य बनाएर, धम्क्याएर वा जालझेल गरेर विवाह गर्नु वा गराउनु अष्ट्रेलियाको कानूनविरुद्ध हुन्छ। यदि आफू बलजफती विवाहको पीडित हैन भने जबरजस्ती विवाहका लागि मनाउने वा त्यस्तो गर्न सहयोग गर्ने र त्यस जबरजस्ती विवाहसँग सम्बन्धित कुनै पनि भूमिका खेल्नु पनि कानूनविरुद्ध हुन्छ। यो कानूनी, सांस्कृतिक वा धार्मिक विवाहहरूमा लागू हुन्छ।

प्रबन्धित मागीविवाह (arranged marriage), जहाँ विवाह गर्ने दुवै व्यक्ति स्वतन्त्ररूपमा विवाहका लागि राजी हुन्छन्, बलजफती विवाहभन्दा फरक छ। प्रबन्धित मागीविवाह अष्ट्रेलियामा कानूनी रूपमा मान्य छ।

यदि तपाईं वा तपाईंले चिनेको मान्छे खतरामा भएको थाहा छ भने प्रहरीलाई 000 मा सम्पर्क गर्नुहोस्।

अष्ट्रेलियामा प्रहरीले सुरक्षा गर्छ र भरोसा गर्न सकिन्छ।

तपाईंलाई निःशुल्क दोभाषे आवश्यक छ भने 131 450 मा फोन गर्नुहोस्।

## बलजफती विवाहका लागि बाहिरी मुलुकका कोही मानिसलाई ल्याउने वा लैजाने कार्य वा कसैलाई यस्तो कार्य गराउनु गैरकानूनी हुन्छ।

बलजफती विवाह गराउन कहिलेकाहीँ मानिसलाई उसको ईच्छाविपरित वा जालझेल गरेर विदेश पठाउने गरिन्छ। यो गैरकानूनी हो र यस्तो कार्य गरेमा जेल सजाय पाउन सक्छ।

## तपाईं, वा तपाईंले चिनेको कोही मानिस, जोखिममा हुनुहुन्छ?

यदि तपाईं वा तपाईंले चिनेको मान्छे बलजफती विवाहको खतरामा छ भने अष्ट्रेलियन संघीय (फेदेरल) पुलिस (Australian Federal Police, छोटकरीमा AFP) लाई 131 237 (131AFP) मा सम्पर्क गर्नुहोस्।

AFP ले तपाईंलाई सुरक्षा, सुझाव दिन सक्छ वा सहायताका लागि अन्य सेवाहरूको सिफारिश गर्न सक्छ जस्तै आवास, वित्तीय सहायता, परामर्श तथा कानूनी तथा आप्रवाससम्बन्धी सुझाव। थप जानकारीका लागि AFP को वेबसाइट [www.afp.gov.au](http://www.afp.gov.au) मा जानुहोला।

## सहयोगका लागि अन्य सेवाहरू उपलब्ध छन्।

मेरो नीलो आकाश (My Blue Sky) अष्ट्रेलियाको राष्ट्रिय वेबसाइट तथा हेल्पलाइन हो जुन जबरजस्ती विवाहको रोकावट, जानकारी, सिफारिश तथा निःशुल्क कानूनी सुझावका लागि समर्पित छ।

(02) 9514 8115 मा फोन गर्नुहोस्, 0481 070 844 मा पाठ्य सन्देश (text) पठाउनुहोस्, [help@mybluesky.org.au](mailto:help@mybluesky.org.au) मा इमेल गर्नुहोस्, वा My Blue Sky को वेबसाइट [www.mybluesky.org.au](http://www.mybluesky.org.au) मा जानुहोस्।

**1800RESPECT** अष्ट्रेलियाको राष्ट्रिय लैंगिक हिंसा, परिवार तथा घरेलु हिंसाको परामर्श सेवा हो। यसले निःशुल्क, गोप्य टेलिफोन तथा अनलाइन परामर्श तथा जानकारी प्रदान गर्छ। परामर्शदाताहरूले तपाईंका कुराहरू सुन्नेछन्, प्रश्नहरूका उत्तर दिनेछन् र तपाईंको स्थानीय क्षेत्रमा रहेका अन्य सहायता सेवाहरूमा सिफारिश गर्नेछन्।

**1800 737 732** मा फोन गर्नुहोस् वा **1800RESPECT** को वेबसाइट [www.1800RESPECT.org.au](http://www.1800RESPECT.org.au) मा जानुहोस्।

## तपाईंलाई दोभाषे चाहिन्छ?

अनुवाद तथा दोभाषे सेवा (**Translating and Interpreting Service (TIS)**) लाई **131 450** मा फोन गर्नुहोस्। TIS को कुनै दोभाषेले अन्य सेवाहरूसँग कुरा गर्न तपाईंलाई मद्दत गर्न सक्छन्, तथापि TIS ले परामर्श प्रदान गर्दैन। सबै फोन कलहरू निःशुल्क तथा गोप्य हुन्छन्।

## बलजप्ती बिबाह बारे थप जानकारी:

जबरजस्ती विवाह बारेमा थप जानकारी गृह मामला विभाग (**Department of Home Affairs**) को वेबसाइट [www.homeaffairs.gov.au](http://www.homeaffairs.gov.au) मा जानुहोस् र त्यहाँ “फोर्स म्यारिज” (“forced marriage”) शब्दहरू राखेर खोज्नुहोस्।